

आज मिति २०७७।१२।२९ गते आईतवारका दिन यस हिलिहाड गाउँपालिकाको कार्यालय, पंचमी पाँचथरका अध्यक्ष श्री भूवानी प्रसाद लिडदेन ज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा यस आ.व को दशौं कार्यपालिका बैठक द्वारा तल उल्लेखित प्रस्तावहरु माथि छलफल गरी देहायनुसारका निर्णयहरु पारित गरियो ।

उपस्थिति :

१. अध्यक्ष : श्री भूवानी प्रसाद लिडदेन
२. उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेढाई
३. वडा अध्यक्ष : श्री गोपीकृष्ण भण्डारी
४. वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्ब्या
५. वडा अध्यक्ष : श्री मदन गौतम
६. वडा अध्यक्ष : श्री श्रीप्रसाद सिगु
७. वडा अध्यक्ष : श्री लक्ष्मी प्रसाद सुहाड
८. वडा अध्यक्ष : श्री कृष्ण वा यवा
९. वडा अध्यक्ष : श्री तिलबिक्रम ईधिङगो
१०. का पा सदस्य श्री कामुदा गुरुड
११. का पा सदस्य श्री मेनुका देवी बजगाई
१२. का पा सदस्य श्री माया कन्दडवा
१३. का पा सदस्य श्री विष्णुकला उभरकोटी
१४. का पा सदस्य श्री टिकाराम धमला
१५. का पा सदस्य श्री दुर्गामाया परियार
१६. सदस्य सचिव श्री बिक्रम लिम्बु

अन्य उपस्थिति :-

१७. आर्थिक प्रशासन शाखा प्रमुख श्री सुवास भट्टराई.....
१८. योजना तथा प्रशासन शाखा प्रमुख श्री दुर्गा प्रसाद तिमसिना.....

प्रस्तावहरू :-

१. हालसम्म प्राप्त विभिन्न परिपत्र, आदेश, निर्देशन तथा मागपत्रहरूको जानकारी सम्बन्धमा ।
२. गाउँपालिकाको संस्थागत क्षमताको स्वमूल्याङ्कनको अडकभार अनुमोदन सम्बन्धमा ।
३. भूमिहिन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको फाराम रुजु गर्ने कर्मचारी तोक्ने सम्बन्धमा ।
४. स्वास्थ्यका रिक्त भएका कर्मचारीहरूको पदपुर्ति सम्बन्धमा ।
५. कोभिड अस्थायी अस्पतालका कर्मचारी सम्बन्धमा ।
६. पूर्णखोप गाउँपालिका सुनिश्चितताको लागि जिल्ला खोप समन्वय समिति पाँचथरलाई सिफारिस गर्ने सम्बन्धमा ।
७. अपाङ्गता भएका व्यक्तिहरूको संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालय पाँचथरलाई सिफारिस गर्ने सम्बन्धमा
८. संघ संस्था दर्ता नियमावली २०७७ लाई अनुमोदन गर्ने सम्बन्धमा ।
९. टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि २०७७ सम्बन्धमा ।
१०. प्रधानमन्त्री रोजगारको ५० दिने सीपमूलक तालिमका विषय/क्षेत्रहरू सम्बन्धमा ।
११. सुरक्षित नागरिक आवास सम्बन्धमा ।
१२. विविध माग निवेदन सम्बन्धमा ।

निर्णय नं. - १

संघ, प्रदेश तथा जिल्लाका विभिन्न मन्त्रालय, विभाग तथा अन्य कार्यालयहरूबाट यस कार्यालयलाई हालसम्म प्राप्त भएका तपसिल अनुसारका निर्देशन, परिपत्र तथा मागहरू यस कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत द्वारा वाचन गरी अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यहरूलाई जानकारी गराईयो । उक्त महत्वपूर्ण विविध जानकारी, परिपत्र तथा निर्देशनहरू यसै कार्यपालिका बैठकको माध्यमद्वारा सम्बन्धित सरोकारवालाहरू सम्म पुर्याईने तथा आवश्यक कार्यान्वयन गर्ने/गराउने निर्णय समेत गरियो ।

निर्णय नं. - २

मिति २०७७/१२/२९ गते बसेको हिलिहाड गाउँ कार्यपालिकाको १० औं बैठकबाट स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि बमोजिमको प्रकृया पुरा गरी प्राप्त भएको निम्नानुसारको प्राप्ताङ्क माथी छलफल भई सर्वसम्मत ढङ्गले अनुमोदन गरियो साथै आगामी आर्थिक वर्षमा तोकिएको समयमा स्वमूल्याङ्कन कार्य सम्पन्न गर्ने र अधिकतम अङ्क प्राप्त गर्न सबै पदाधिकारी तथा कर्मचारीहरू प्रयत्नशील रहने सर्वसम्मत निर्णय गरियो

निर्णय नं.- ३

(क) भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको लगत फाराम संकलन भईसकेकाले हिलिहाड गाउँपालिकाको ७ वटै वडाहरूमा देहायनुसारका कर्मचारीहरूलाई रुजु गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

वडा नंबर	रुजु गर्ने कर्मचारीको नाम, थर	पद
वडा नंबर १	ज्ञान बहादुर अधिकारी	वडा सचिव
वडा नंबर २	ज्ञान बहादुर अधिकारी	वडा सचिव
वडा नंबर ३	भुवन पासमान	वडा सचिव
वडा नंबर ४	सृजना राई	वडा सचिव
वडा नंबर ५	नारायण प्रसाद ओझा	वडा सचिव
वडा नंबर ६	भुवन पासमान	वडा सचिव
वडा नंबर ७	वेद प्रसाद मिश्र	वडा सचिव

(ख) यस कार्यालय र भूमि आयोग ताहाचल बिच २०७७ मंसिर २२ गते समझदारी पत्रमा हस्ताक्षर भए बमोजिम यस पालिकामा तथ्याङ्क संकलनको कार्य समापन भई अब नाप नक्शाको कार्यलाई तुरुन्तै अघि बढाउनु पर्ने भएकोले नाप नक्शा लिन आवश्यक सर्भेक्षक (१ जना) र अमिन (१ जना) माग गर्न जिल्ला समिति पाँचथरलाई सिफारिस गरिदिन र भूमि आयोग ताहाचल काठमाण्डौंलाई पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं - ४

हिलिहाड गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूमा रिक्त रहेका स्विकृत दरबन्दीहरू कर्मचारी समायोजन नभए सम्मका लागि यस कार्यालयको स्विकृत कार्यविधि "करार सेवामा प्राविधिक जनशक्ति लिने कार्यविधि, २०७६" बमोजिम देहायनुसारका कर्मचारीहरू करार सेवामा लिई आधारभूत स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने स्थानीय तहको कर्तव्य भएकोले आवश्यक योग्य, सक्षम कर्मचारीहरू करार सेवामा लिन यस कार्यालयको पदपूर्ति समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

क्र स	पदको नाम	श्रेणी/तह	संख्या	कैफियत
१	अ हे ब	सहायक चौथो	६	अमरपुर १, सिंहपुर १, गोपेटार १, सुभाड १ भारपा १ सल्लेरी १
२	अ न मी	सहायक चौथो	२	सुभाड १ सल्लेरी १
३	का स		१	सल्लेरी १
		जम्मा	९ जना	

निर्णय नं. -५

हिलिहाड गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा करार सेवामा नियुक्त देहायनुसारका स्वास्थ्यकर्मी कर्मचारीहरूलाई स्वास्थ्य मन्त्रालयबाट सशर्त अनुदानको रूपमा कार्तिक मंसिर र पुस महिना सम्मको लागि पारिश्रामिक पठाईएकोमा उल्लेखित समय समाप्त भए पश्चात गाउँपालिकामा कोभिडको अवस्थालाई मध्यनजर गरी पुन ३ महिनासम्म (माघ फागुन र चैत्र) कर्मचारीहरूलाई निरन्तरता दिई निजहरूको तोकिए बमोजिकको पारिश्रामिक कोभिड कोष बाट भुक्तानी दिने निर्णय गरियो ।

तपसिल :

कर्मचारीको नाम थर	पद	तह	पारिश्रामिक
डा मनोज नेपाली	मे. अ	आठौँ	नेपाल सरकारको प्रचलित स्केल
हिमा लावती	स्टाफ नर्स	पाँचौँ	नेपाल सरकारको प्रचलित स्केल
सीमा लिम्बु	अ न मी	चौथौँ	नेपाल सरकारको प्रचलित स्केल
विजय लिम्बु	सहयोगी	श्रेणीविहिन	नेपाल सरकारको प्रचलित स्केल

निर्णय नं. ६

गाउँपालिकाको सम्पूर्ण वडाहरूमा चैत्रमा गरिएको १२ महिना देखि २३ महिना सम्मका बालबालिकाहरूको घरधुरी सर्वेक्षण प्रतिवेदन अनुसार कुनैपनि बालबालिका पूर्णखोप लगाउन छुट नभएकोले वडाको भेरिफिकेशन कार्यलाई आधार राखि वडाहरूलाई पालिकाबाट प्रमाणिकरण गर्ने र पूर्णखोप घोषणा तथा दिगोपनामा हिलिहाड गाउँपालिका पूर्णखोप सुनिश्चितता भएको मा प्रमाणिकरणको लागि जिल्ला खोप समन्वय समिति पाँचथरलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं. ७

हिलिहाड गाउँपालिकाको अपाङ्गता संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं. ८

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा थप गरिएको दफा ११ को उपदफा ४ को खण्ड ठ मा प्रदत्त अधिकार संघ संस्था दर्ता तथा नवीकरण लाई कार्यान्वयन गर्न तथा यस हिलिहाड गाउँपालिकाको आठौँ गाउँसभाद्वारा अनुमोदन गरिएको संघ संस्था दर्ता ऐन, २०७७ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले देहायनुसारको संघ संस्था दर्ता नियमावली २०७७ लाई सर्वसम्मत ढङ्गले अनुमोदन गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरियो ।

निर्णय नं. ९

यस हिलिहाड गाउँपालिकाको स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न तथा गाउँपालिकाबाट सञ्चालन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूलाई टोल विकास संस्थाहरू मार्फत सु व्यवस्थित, पारदर्शी तथा प्रभावकारी ढङ्गले सञ्चालन गर्न

प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी देहायनुसारको टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि २०७७ लाई अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं. १०

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भई रोजगारीमा खटिने अति विपन्न वर्गका सूचिकृत लाभग्राहीहरूलाई आगामी आर्थिक वर्षमा रोजगार योग्य क्षमता विकासका लागि १० दिन, जीवन उपयोगी सीप ४० दिनको कार्यस्थलमा आधारित कूल ५० दिनको सीपमूलक तालिमको लागि यस स्थानीय तहको साझेदारी हुनेगरी यस हिलिहाड गाउँपालिकामा अनुमानित २५ जनालाई (क) सिकर्मी (वाँस सम्बन्धी दैनिक उपभोग्य सामाग्री समेत) तथा (ख) डकर्मी विषयक्षेत्रहरूमा सीपमूलक तालिम माग गर्ने निर्णय गरियो ।

निर्णय नं. ११

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि थप भई आएको ९० घरधुरी सङ्ख्यालाई देहायनुसार वडामा वितरण गर्ने निर्णय गरियो ।

वडा नं. १ - १३ घरधुरी

वडा नं. २ - १४ घरधुरी

वडा नं. ३ - १३ घरधुरी

वडा नं. ४ - १२ घरधुरी

वडा नं. ५ - १४ घरधुरी

वडा नं. ६ - १२ घरधुरी

वडा नं. ७ - १२ घरधुरी

निर्णय नं. १२

- हिलिहाड ७ निवासी श्री भिम ब श्रेष्ठको छोरा अमृत श्रेष्ठलाई करेन्ट लागी उपचाररत रहेको र निजको आर्थिक अवस्था दयनीय भएकाले निजलाई उपचारका लागि रु १५००० रकम उपचार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ७ निवासी श्री सुदेशमा योक्पाडदेनको घर अविरल वर्षाको कारणले क्षति भएको भनि दिएको माग निवेदन बमोजिम निजलाई राहत स्वरुप रु १५००० रकम प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ५ निवासी बस्ने दुर्गा माया सार्कीको हत्या भएको र निजको श्रीमान धन बहादुर उभरकोटीले आत्महत्या गरेकोले निजहरूको काजक्रिया खर्च तथा नाबालकहरूको हेरचाहका लागि निजको सासु श्री पदमादेवी मग्रान्तीले दिएको माग निवेदन बमोजिम निजलाई काजक्रिया बापत रु २०००० दिने निर्णय गरियो ।

- हिलिहाड ३ निवासी खड्क बहादुर संखर (कामी) को भाई अनिल संखर कामीको जन्मदेखी नै अपाङ्क जन्मिएको र हाल अपाङ्क अस्पताल बनेपा काठमाण्डौमा उपचार भईरहेको हुनाले निजको माग निवेदन अनुरूप निजलाई उपचार आर्थिक सहायता स्वरूप रु २५००० प्रदान गर्ने निर्णय गरियो ।
- फालेलुङ कञ्चनजङ्घा पर्या पर्यटन प्रवर्द्धन संस्था ले आयोजना गर्ने चोथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ नव वर्ष २०७८ बैशाख १ गते आयोजना तथा सञ्चालन गर्न आर्थिक सहयोग माग भई आएकोले सम्बन्धित संस्थालाई आर्थिक सहयोग स्वरूप रु ५०००० दिने निर्णय गरियो ।
- छिमेकी जिल्ला ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित दोभान बजारमा भएको भिषण आगलागीबाट प्रभावित समुदायहरूलाई राहत सहयोग स्वरूप हिलिहाड गाउँपालिकाको विपद कोषबाट रु १००००० (एक लाख) रकम प्रदान गर्ने निर्णय गरियो ।
- सीमा प्रहरी चौकी कावेली पाँचथरको माग निवेदन बमोजिम शान्ति सुरक्षा कायम गर्न आवश्यक ४ थान सि सि क्यामेराको माग भई आएकोले सो उपकरण सामग्रीहरू खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरियो ।